



"हरित नगर समृद्ध दमक"

दमक नगरपालिका

नगर कार्यपालिकाको कार्यालय

दमक, ब्रह्मणा

१ नं. प्रदेश नेपाल



०२३-५८००४४, ५८०१३७, ५८०५०२

www.damakmun.gov.np

info@damakmun.gov.np

प्रेस बिज्ञप्ती

मिति: २०७७/०७/१८

दमक नगरपालिकामा यतिबेला कारोना भाईरसको संक्रमण तिब्र रूपमा वढी रहेकोछ । हाल सम्म यस नगरमा ४६१ जना संक्रमित हुनु भएको मध्ये २९४ जना निको भएको र बाँकी १४८ जना उपचारको क्रममा रहनु भएको छ । हाल सम्म १९ जनाको कारोना भाईरसका कारण दुखद मृत्यू भई सकेको छ । यो अवस्थालाई रोकथाम तथा नियन्त्रण गर्न तपशिल अनुसार गर्ने निर्णय गरियो ।

१. क. PCR परीक्षण सम्बन्धमा - PCR परीक्षण सरकारी तथा निजीक्षेत्रबाट हुदै आएको छ । निजी क्षेत्रबाट शुल्क तिरेर परीक्षण गर्न नसक्ने व्यक्ति तथा परिवारलाई प्रदेश सरकारसंग सहकार्य तथा सम्पर्क गरी PCR परीक्षणको दायरा बढाउने कार्यका लागि दमक नगरपालिका जनस्वास्थ्य शाखाले पहल गर्ने र नगरपालिकाले अनुगमन तथा निर्देशन गर्ने । निजीक्षेत्रबाट भएको परीक्षणको रिपोर्ट जनस्वास्थ्यले माग गर्ने र संक्रमित देखिएका परिवारलाई उपचारको प्रवन्ध मिलाउने। होमआईसोलेसनमा बस्न चाहनेहरूको हकमा वडाअध्यक्षहरूसँग समन्वय गरी होमआईशुलेशन बस्ने अवस्था उपयुक्त भए नभएको ठहर गरी जनस्वास्थ्य शाखाले अनुमति दिने । होम आईसोलेसनमा रहनु भएका व्यक्तिहरूको दैनिक अवस्थाको प्रतिवेदन वडा आधारभूत स्वास्थ्य केन्द्रले लिने र नगर जनस्वास्थ्य शाखामा पठाउने । यी सबै कार्यको निगरानी वडा समितिले गर्ने ।

ख. कोरोना भाईरस संक्रमित व्यक्तिहरूको अवस्था हेरेर होम आईशुलेशनमा राखे र होम आईशुलेशनमा राख्न नमिल्ने अवस्था भएमा नगरपालिकाले व्यवस्था गर्ने । त्यसका लागि वडाअध्यक्षलाई जानकारी गराउने र वडाअध्यक्षले जनस्वास्थ्य शाखा, नगर प्रमुख वा उप प्रमुखसँग समन्वय गर्ने ।

२. नगरपालिकाले दमक-२ मा निर्माण गरेको कोभिड अस्पताललाई यथाशिघ्र संचालनमा ल्याउन र स्तर बृद्धिमा विशेष जोड दिने ।

३. संघीय सरकार स्वास्थ्य मन्त्रालयको निर्देशन बमोजिम निजीक्षेत्रबाट संचालीत अस्पतालमा तोकिएको प्रतिशत अनुसार कोरोना भाईरस भएका विरामीको उपचारका लागि छुट्याउने व्यवस्था अनुरूप काम भए नभएको


नगरपालिकाले अनुगमन गर्ने । कोरोना भाईरस उपचारका लागि निजी क्षेत्रबाट अस्पताल संचालन गर्न नगरपालिकाले समन्वय गर्ने ।

४. समन्वय समितिको काम छिटो छरितो र व्यवस्थित गर्न विभिन्न उप-समिति गठन गर्न नगरपालिकालाई सुझाव दिने ।
५. व्यापक रूपमा फैलिरहेको कोरोना भाईरस संक्रमणलाई रोकथाम गर्न भिडभाड हुने गतिविधिहरू नियन्त्रण गर्ने । आगामी तिहार, छठ पर्व लगायतका चाडवाडहरूमा जम्मा भै भिडभाड गरी सार्वजनिक देउसी-भैलो र पाठ पूजा गर्न नपाउने व्यवस्था गर्ने । चाडपर्व घरघर मै मनाउने ।
६. मिति २०७७/०७/१९ गते देखि २०७७/०८/०३ गते सम्म १५ दिनका लागि वेलुका ४ बजे देखि विहान ७ बजे सम्म निषेधाज्ञा जारी गर्ने सो कार्यको लागि प्रमुख जिल्ला अधिकारी समक्ष अनुरोध गर्ने । निषेधाज्ञाको पालना भए नभएको दैनिक अनुगमनका लागि नगर प्रहरी परिचालन गर्ने र ईलाका प्रहरी प्रशासन र सशस्त्र प्रहरी बलसँग अनुरोध गर्ने सो कार्यका लागि नगरपालिकाले पहल गर्ने ।
७. कोरोना भाईरसबाट संक्रमित भई मृत्यु हुनेहरूको शव व्यवस्थापन गर्न शव वाहनको अभाव देखिएकोले नगरपालिकालाई शव वाहनको व्यवस्था गर्न अनुरोध गर्ने ।

❖ हाल सम्मको कोभिड-१९ पोजेटिभको विवरण:

क्र.सं.	विवरण	पुरुष संख्या	महिला संख्या	जम्मा
१	कोभिड-१९ पोजेटिभ	२८४ जना	१७७ जना	४६१ जना
२	उपचार पछि घर फर्कीएको	१८८ जना	१०६ जना	२९४ जना
३	उपचारमा रहिरहेको	७९ जना	६९ जना	१४८ जना
४	कोरोनाको कारणले मृत्यु	१६	३ जना	१९ जना

१. कोरोना भाईरस सम्बन्धी जानकारी लिनुपरेमा दमक नगरपालिकाको टोल फ्रि नम्बर (१६६०२३५८०००) मा सम्पर्क गर्नुहुन अनुरोध छ ।
२. कुनै विशेष जानकारी गराउनपर्ने अवस्था भएमा नगरपालिका स्वयंले नगरबासीहरूमा आधिकारिक संचार माध्यमबाट सुसूचित गराउने हुँदा निराधार तवरले सामाजिक संजाल वा अन्य कुनै माध्यमबाट सम्प्रेषण हुने सूचनाहरूमा भर नपर्न पनि हार्दिक अनुरोध गरिएको छ । यसका साथै मौसम परिवर्तनका कारण देश विदेशमबाट नागरिकहरूको अत्याधिक संख्यामा आवागमन भएको र साथै घर घरमा रुघा, खोकी, ज्वरो, टाउको दुख्ने, पातलो दिशा जाने, श्वासप्रश्वासमा समस्या देखिएमा अनावश्यक जथाभावी हिँडडुल नगरि स्थानीय स्वास्थ्यकर्मीको परामर्श लिनु हुन र अत्यावश्यक काम नपरी घरबाहिर हिँडडुल नगरीदिनुहुन समेत सबै नगरबासीमाहरूमा अनुरोध गरिन्छ ।



प्रवक्ता
गीता अधिकारी
उप प्रमुख